



प्रेस विज्ञापित- ३१५

Press Release- 315



लागु औषध नियन्त्रण ब्यूरो
कोटेश्वर, काठमाडौं ।
मिति: २०७९।०५।२१ गते ।

अवैध लागु औषध खैरो हेरोईन, लागु औषध गाँजा र नियन्त्रित लागु औषध एम्पुल सहित १५ जना मानिसहरु पक्राउ :

काठमाण्डौ उपत्यकामा लागु औषध खैरो हेरोईन र नियन्त्रित लागु औषध एम्पुलको अवैध कारोवार भईरहेको भन्ने सूचनाको आधारमा यस व्यूरोबाट खटिएको प्रहरी टोलीले बिभिन्न मिति र स्थानबाट निम्नानुसारका ब्यक्तिहरुलाई लागु औषध खैरो हेरोईन र नियन्त्रित लागु औषध एम्पुल सहित पक्राउ गरी निजहरु उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको ।

❖ नियन्त्रित लागु औषध एम्पुल तर्फ :- २५२ एम्पुल सहित ४ जना व्यक्ति

१. मिति २०७९।०५।१६ गते जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा न. ९ भोलाखेल स्थितबाट ऐ. ऐ. वडा न. ८ च्यासल ठेगाना भएका बर्ष ३२ का **संजय कपाली** र जिल्ला रामेछाप मन्थली नगरपालिका वडा न. १३ फुलासी ठेगाना भएका बर्ष २७ का **कुमार तामाङ** लाई नियन्त्रित लागु औषध बुप्रेनोर्फिन ३१ एम्पुल, डाईजेपाम ३१ एम्पुल र फेनारगन ३० एम्पुल सहित पक्राउ ।
२. कुमार तामाङ समेतसँग नियन्त्रित लागु औषध एम्पुल कारोबारमा संलग्न जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा न. १७ दुपाट ठेगाना भएका बर्ष २९ का **अनिस महर्जन** लाई ऐ. मितिमा निजको घरकोठाबाट नियन्त्रित लागु औषध बुप्रेनोर्फिन ५६ एम्पुल, डाईजेपाम २५ एम्पुल र फेनारगन ७९ एम्पुल, नगद रू. २२,१००।- र **बिभिन्न ब्यक्तिहरुले लागु औषध एम्पुल खरिद गरी मुख्यतया सेवन गर्नको लागि धरौटी (डिक) राखेको बिभिन्न कम्पनीको मोवाईल थान- १७, घडी थान- ७ र गितार थान- ४** समेत बरामद गरी पक्राउ ।
३. निज अनिस महर्जनलाई बरामद लागु औषध एम्पुल बिक्री गर्ने जिल्ला सप्तरी डाक्नेश्वरी न.पा. वडा न. ७ ठेगाना भएका बर्ष २७ का **धरमदेव राम** लाई मिति २०७९।०५।१९ गते जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा न. १ स्थितबाट पक्राउ ।

❖ अवैध लागु औषध खैरो हेरोईन (I) तर्फ :- ४०.५ ग्राम सहित ३ जना व्यक्ति

१. मिति २०७९।०५।१७ गते जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा न. १८ भैसेपाटी स्थितबाट ऐ.ऐ. ठेगाना भएका बर्ष ३३ का **प्रताप कार्की** लाई लागु औषध खैरो हेरोईन **७.५ ग्राम** सहित पक्राउ ।
२. निज प्रताप कार्कीलाई बरामद लागु औषध खैरो हेरोईन बिक्री गर्ने लागु औषध (खैरो हेरोईन ११९.५ ग्राम) मुद्दामा फरार रहेका जिल्ला पाँचथर फिदिम न.पा. वडा न. १ ठेगाना भएका बर्ष २४ का **भुवन बि.क.** र निजसँग लागु औषध खैरो हेरोईन कारोबारमा संलग्न ऐ.ऐ. ठेगाना भएका बर्ष २५ का **देङ्ग हाङ्ग नेम्वाङ** लाई ऐ. मितिमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा न. २९ अनामनगर स्थितबाट लागु औषध खैरो हेरोईन **३३ ग्राम** सहित पक्राउ ।

❖ अवैध लागु औषध खैरो हेरोईन (II) तर्फ :- २४७ ग्राम र डिजिटल तराजु थान ३ सहित ५ जना व्यक्ति

१. मिति २०७९।०५।१७ गते जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा न. ९ माकलबारी स्थितबाट जिल्ला काठमाण्डौ का.म.

न.पा. वडा न. ६ ठेगाना भएका बर्ष २५ का **उत्सव घिमिरे** र जिल्ला भोजपुर ट्याम्केमैयुङ गा.पा. वडा न. ९ ठेगाना भएका बर्ष ४१ का **दोर्ची शेर्पा** लाई लागु औषध खैरो हेरोईन ७ **ग्राम** सहित पक्राउ ।

२. निजहरुसँग लागु औषध खैरो हेरोईन कारोबारमा संलग्न जिल्ला भोजपुर पौवादुडा गा.पा. वडा न. १ ठेगाना भएकी बर्ष ३२ की **फुर्लामी शेर्पा** लाई मिति २०७९।०५।१८ गते जिल्ला काठमाण्डौ का.म. न.पा. वडा न. ४ सुकेधारा स्थितबाट लागु औषध खैरो हेरोईन २४० **ग्राम** र **डिजिटल तराजु थान १** सहित पक्राउ ।
३. दोर्ची शेर्पा र फुर्लामी शेर्पाको साथबाट बरामद भएको लागु औषध खैरो हेरोईन निजहरुलाई बिक्री गर्ने जिल्ला झापा मेचीनगर न.पा. वडा न. १५ ठेगाना भएकी बर्ष ३० की **अप्सरा खातुन भन्ने अप्सरा राजवंशी** र निजलाई लागु औषध खैरो हेरोईन कारोबारमा सहयोग गर्ने ऐ. ऐ. ठेगाना भएका बर्ष ४४ का **नौसाद आलम** लाई मिति २०७९।०५।१९ गते जिल्ला झापा मेचीनगर न.पा. वडा न. १५ स्थितबाट **डिजिटल तराजु थान २** र नगद रु. १०,४०,०००।- सहित पक्राउ ।

❖ **लागु औषध गाँजा तर्फ :- २ के.जि. गाँजा सहित ३ जना व्यक्ति**

१. मिति २०७९।०५।२० गते गोश्वारा हुलाक कार्यालय डिल्लीबजार स्थितमा अमेरिकावाट आएको लागु औषध गाँजा लुकाएको पार्सल रिसिभ गरी लैजाने क्रममा जिल्ला काभ्रेपलाञ्चोक मण्डनदेऊपुर न.पा. वडा न. ७ ठेगाना भएका बर्ष २८ का **मनोज राई** लाई लागु औषध गाँजा २ किलोग्राम सहित पक्राउ गरिएको ।
२. लागु औषध गाँजा लुकाईएको पार्सल रिसिभ गर्नको लागि मनोज राईलाई मिलाइदिने व्यक्ति जिल्ला काठमाण्डौ का.म.न.पा. वडा न. १ नक्साल ठेगाना भएका बर्ष ३० का **अंकित कुमार श्रेष्ठ** र निज मनोज राईलाई रु ३०,००० दिने सर्तमा गोश्वारा हुलाक डिल्लीबजारमा ला.औ.को पार्सल रिसिभ गर्न पठाउने व्यक्ति का.जि. का.म.न.पा -१७ खुसिबु ठेगाना भएका बर्ष ३० का **राहुल क्षेत्री** लाई ऐ. मितिमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा न. १ नक्साल स्थितवाट पक्राउ ।

नोट:-

१. लागु औषध खैरो हेरोईनको प्रति १ ग्रामको रु १०,०००।- को दरले २८७.५ ग्रामको अं. रु २८,७५,०००।-
२. नियन्त्रित लागु औषध एम्पुलको प्रति १ एम्पुलको रु २००।- को दरले २५२ एम्पुलको अं. रु ५०,४००।-
३. लागु औषध गाँजाको प्रति १ किलोग्रामको रु ३७,०००।- को दरले २ के.जी. को अं. रु ७४,०००।- (बरामद लागु औषध खैरो हेरोईन, गाँजा र एम्पुलको अबैध बजार मुल्य कुल अं. रु २९,९९,४००।- रहेको)

प्रवक्ता/ सूचना अधिकारी
(योगेन्द्र कुमार खड्का)
प्रहरी उपरीक्षक